

SIKKIM



GOVERNMENT

GAZETTE

EXTRAORDINARY PUBLISHED BY AUTHORITY

Gangtok

Friday 14th February 2025

No. 17

GOVERNMENT OF SIKKIM
LAND REVENUE & DISASTER MANAGEMENT DEPARTMENT
TASHILING SECRETARIAT, BLOCK - B

No. 60/LR&DMD/ACQ/GOS

Dated: 07/02/2025.

CORRIGENDUM

In the preliminary Notification, under section 11(1) of the Right to Fair Compensation and Transparency in Land Acquisition Rehabilitation and Resettlement Act, 2013 (Act 30 of 2013) issued vide Notification No. 952/LR&DMD/ACQ/GOS/22 dated 04/10/2024 and published in Government Gazette No. 330 dated 10/10/2023 in connection with the acquisition of land for the construction/improvement of Rishi-Rongli-Kupup from KM 38.00 to 53.00 by GREF Ministry of Defence, (Government of India) may be read as total area of private land measuring (more or less) **7.5584 hectares** instead of **7.5503 hectares and 2.7186 hectares** instead of **2.7386 hectares** of Government Land(Khasmal).

Phadamchen Block:

Private Land bearing Plot Nos. 35, 37, 39, 52, 55, 129, 131, 132, 133, 134, 142, 144, 145, 146, 173, 173/799, 173/801, 180, 189/892, 195, 228, 228/881, 229, 229/882, 231, 231/975, 231/964, 232, 232/824, 232/832, 232/842, 232/932, 255/812, 255/813, 272, 274, 274/733, 279, 279/948, 280, 282, 283, 286, 287/949, 287/952, 287/959, 287/960, 287/961, 288, 422/920, 462/758, 479, 490, 491, 494, 496, 497, 498, 499, 500, 500/850, 501/783, 502, 503, 504, 507, 508, 509, 510/912, 510/925, 511/913, 511/922, 511/926, 516, 824/931 measuring more or less an area of 7.5584 hectares instead of 7.5503 hectares.

Govt. Land bearing Plot Nos. 3, 6, 16, 18, 27, 28, 31, 32, 33, 34, 36, 42, 43, 44, 46, 47, 48, 143, 179, 185, 213, 223, 230, 240, 269, 270, 275, 276, 277, 278, 281, 284, 407, 492, 506 hectares measuring more or less an area of 2.7186 instead of 2.7386 hectares.

(Mingma T. Sherpa) IAS
SECRETARY,

सिविकम

सरकारी



राजपत्र

असाधारण प्राधिकरणद्वारा प्रकाशित

गान्तोक

शुक्रवार, १४ फरवरी, २०२५

सं. १७

सिविकम सरकार

भू-राजस्व तथा आपदा प्रबन्धन विभाग
टाशीलिङ्ग सचिवालय, खण्ड-ख गान्तोक -७३७१०१

सं:६०/एलआरअनिडीएमडी/एसीक्यू/जीओएस

मिति: ०७/०२/२०२५

शुद्धिपत्र

प्रारम्भिक सूचनामा, भूमि अधिग्रहण पुनर्स्थापना र पुनर्स्थापनाको धारा, २०१३ (२०१३ को धारा ३०) मा उचित क्षतिपूर्ति र पारदर्शिताको हकको धारा ११(१) अन्तर्गत अधिसूचना सं १५२/ एलआर अनि डीएमडी/एसीक्यू/जीओएस/२२ मिति:०४/१०/२०२४ मा प्रकाशित राजपत्र सं.३३० मिति १०/१०/२०२३ को ग्रेफ रक्षा मन्त्रालय, (भारत सरकार) द्वारा ३८.०० किलोमिटर देखि ५३.०० किलोमिटर सम्म क्रषि-रोडली-कुपुपको निर्माण/सुधारको लागि जग्गा अधिग्रहणको सम्बन्धमा निजी जग्गाको कुल क्षेत्रफलको रूपमा (अधिक वा कम) सरकारी खासमल जग्गा लिएकोमा ७.५५०३ हेक्टरस्को सद्वा ७.५५८४ हेक्टर पड्न सकिन्छ र २.७३८६ सरकारी हेक्टरको सद्वा २.७१८६ हेक्टर रूपमा पड्न सकिन्छ।

पदमचेन ब्लक:

निजी जग्गा भएको प्लट सं. ३५, ३७, ३९, ५२, ५५, १२९, १३१, १३२, १३३, १३४, १४२, १४४, १४५, १४६, १७३, १७३/७९९, १६३/८०१, १८०, १८१/८१२, १९५, २२८, २२८/८८१, २२९, २२९/८८२, २३१, २३१/९७५, २३१/९६४, २३२, २३२/८२४, २३२/८३२, २३२/८४२, २३२/९३२, २५५/८१२, २५५/८१३, २७२, २७४, २७४/७३३, २७९, २७९/९४८, २८०, २८२, २८३, २८६, २८७/९४९, २८७/९५२, २८७/९५९, २८७/९६०, २८७/९७१, २८८, ४२२/९२०, ४६२/७५८, ४७९, ४९०, ४९१, ४९४, ४९६, ४९७, ४९८, ४९९, ५००, ५००/८५०, ५०१/७८३, ५०२, ५०३, ५०४, ५०६, ५०८, ५०९, ५१०/९१२, ५१०/९२५, ५११/९१३, ५११/९२२, ५११/९२६, ५१६, ८२४/९३१ अधिक वा कम क्षेत्रफल ७.५५०३ हेक्टरस्को सद्वा ७.५५८४ हेक्टरस्को रूपमा मापन गरिएको छ।

सरकारी जग्गाको प्लट सं. ३, ६, १६, १८, २७, २८, ३१, ३२, ३३, ३४, ३६, ४२, ४३, ४४, ४६, ४७, ४८, १४३, १७९, १८५, २१३, २२३, २३०, २४०, २७९, २७०, २७५, २७६, २७७, २७८, २८१, २८४, ४०७, ४९२, ५०६ हेक्टर मापन गरिएको अधिक वा कम जमिनलाई २.७३८६ हेक्टरस्को सद्वा २.७१८६ हैक्टेस्को रूपमा मापन गरिएको छ। मिम्मा टी.शेर्पा,

भाप्रसे
सचिव,
एलआरअनिडीएमडी